



मुक्तिनाथ विकास बैंक लिमिटेड

MUKTINATH BIKAS BANK LIMITED

'B' Class financial institution licenced by Nepal Rastra Bank (National Level)

Central Office: Pokhara-9, Prithivichowk, Kaski

Phone: 061-522786 Fax : 061-537952

E-mail: info@muktinathbank.com.np, Website: www.muktinathbank.com.np

Unaudited Financial Results (Quarterly)

As at 1st Quarter (2073-06-30) of the Fiscal Year 2073/074

(Rs. in '000)

S.N.	Particulars	This Quarter Ending	Previous Quarter Ending	Corresponding Previous Year Quarter Ending
1	Total Capital & Liabilities (1.1 to 1.8)	15,052,702.67	13,043,788.96	9,731,135.95
1.1	Paid-up Capital	838,432.75	838,432.75	640,025.00
1.2	Calls in Advance	201,944.80	-	-
1.3	Reserves and Surplus	603,127.25	503,383.93	426,500.85
1.4	Debenture and Bond	-	-	-
1.5	Borrowings	-	-	14,800.00
1.6	Deposits (a+b)	12,881,759.27	11,276,653.12	8,302,453.26
a.	Domestic Currency	12,881,759.27	11,276,653.12	8,302,453.26
b.	Foreign Currency	-	-	-
1.7	Income Tax Liabilities	27,689.64	-	13,526.90
1.8	Other Liabilities	499,748.96	425,319.16	333,829.94
2	Total Assets (2.1 to 2.7)	15,052,702.67	13,043,788.96	9,731,135.95
2.1	Cash & Bank Balance	1,357,159.22	1,098,364.15	947,131.53
2.2	Money at call and short Notice	1,295,279.22	1,571,366.45	1,182,962.58
2.3	Investments	234,939.89	114,959.67	98,145.91
2.4	Loans & Advances (Gross) (a+b+c+d+e+f)	11,441,405.16	9,904,773.90	7,285,756.51
a.	Real Estate Loan	646,047.83	473,734.74	255,680.28
1.	Residential Real Estate Loan (Except Personal Home Loan upto Rs 10 million)	-	-	-
2.	Business Complex & Residential Apartment Construction Loan	-	-	-
3.	Income generating Commercial Complex Loan	-	-	-
4.	Other Real Estate Loan (Including Land Purchase & Plotting)	646,047.83	473,734.74	255,680.28
b.	Personal Home Loan of Rs. 10 million or less	1,839,093.38	1,656,504.17	1,138,015.58
c.	Margin Type Loan	-	-	-
d.	Term Loan	2,142,207.87	1,902,174.62	1,338,399.51
e.	Overdraft Loan / TR Loan / WC Loan	2,023,074.68	1,655,135.38	1,115,387.82
f.	Others	4,790,981.40	4,217,224.99	3,438,273.31
2.5	Fixed Assets	321,625.91	299,350.42	100,051.38
2.6	Non Banking Assets	-	-	7,273.11
2.7	Other Assets	402,293.26	54,974.36	109,814.94
3	Profit and Loss Account			
3.1	Interest income	361,083.01	1,174,763.36	263,330.35
3.2	Interest Expense	148,476.50	483,905.43	117,053.45
A	Net Interest Income (3.1-3.2)	212,606.51	690,857.93	146,276.90
3.3	Fees Commission and Discount	4,228.83	19,594.13	2,613.96
3.4	Other Operating Income	45,636.20	139,380.11	31,034.79
3.5	Foreign Exchange Gain/Loss (Net)	-	-	-
B	Total Operating Income (A+3.3+3.4+3.5)	262,471.54	849,832.17	179,925.65
3.6	Staff Expenses	57,754.71	149,717.32	39,916.45
3.7	Other Operating Expenses	35,962.33	136,025.95	26,310.73
C	Operating profit Before Provision (B-3.6-3.7)	168,754.50	564,088.90	113,698.47
3.8	Provision for Possible Loss	25,158.34	31,057.31	9,116.36
D	Operating profit (C-3.8)	143,596.16	533,031.60	104,582.11
3.9	Non Operating Income/Expenses (Net)	11,339.87	26,061.78	3,180.30
3.10	Write Back of Provision for Possible Loss	-	7,273.11	-
E	Profit From Regular Activities (D+3.9+3.10)	154,936.03	566,366.49	107,762.41
3.11	Extraordinary Income/Expenses (Net)	-	(3,424.10)	-
F	Profit Before Bonus and Taxes (E+3.11)	154,936.03	562,942.39	107,762.41
3.12	Provision For Staff Bonus	14,085.09	51,176.58	9,796.58
3.13	Provision For Tax	41,144.48	152,886.19	29,389.75
G	Net Profit/Loss (F-3.12-3.13)	99,706.46	358,879.62	68,576.08
4	Ratios (Mandatory)			
4.1	Capital Fund to RWA	12.77%	12.11%	13.22%
4.2	Non Performing Loan (NPL) to Total Loan	0.18%	0.09%	0.31%
4.3	Total Loan Loss Provision to total NPL	628.96%	1165.35%	376.27%
4.4	Cost of Funds (LCY)	4.96%	4.97%	5.74%
4.5	CD Ratio (Calculated as per NRB Directives)	78.79%	78.63%	77.84%
4.6	Base Rate	9.01%	8.57%	10.13%
4.7	Deprived Sector Loan (% of Current Loan & Advances)	26.35%	27.57%	32.15%

* Loans & Advances and Non Banking Assets are being presented on gross basis and loss provisions are being included on other liabilities.
 * Previous period figures have been regrouped/rearranged wherever necessary.
 * Above figures are subject to change upon otherwise instructions of Statutory Auditors and/or Regulatory Authorities.
 * Calls in Advance has been included while calculating Earning per Share (EPS) and Networth.

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को अनुसूची १४ (नियम २२ को उपनियम २ सँग सम्बन्धित)

आ.व. २०७३/०७४ को प्रथम त्रैमासिक प्रतिवेदन

१) वित्तीय विवरण :

क) यस विकास बैंकको वासलात, नाफा नोक्सान हिसाब सम्बन्धी विवरण :

यस विकास बैंकको प्रथम त्रैमासिक अवधिको वासलात तथा नाफा नोक्सान विवरण यसै साथ प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

प्रति सेयर आम्दानी *	रु. ३८.३३ (वार्षिक)	प्रति सेयर कुल सम्पत्तिको मूल्य	रु. १,४४६.८५
मूल्य आम्दानी अनुपात	३२.७४ (वार्षिक)	तरलता अनुपात	२१.३७ प्रतिशत
प्रति सेयर नेटवर्थ	रु. १५७.५४	पूँजीकोष अनुपात	१२.७७ प्रतिशत

*EPS तथा नेटवर्थ गणनामा कल ईन एडभान्स समेत समावेश गरिएको छ ।

२) व्यवस्थापकीय विश्लेषण :

क) त्रैमासिक अवधिमा संस्थाको मौज्जात, आम्दानी र तरलतामा कुनै परिवर्तन भएको भए सोको प्रमुख कारण सम्बन्धी विवरण :
 चालु आ.व. को प्रथम त्रैमासमा विकास बैंकको मौज्जात र आम्दानी बित्तगतमा भई निरन्तर वृद्धि भईरहेको छ भने तरलतामा सामान्य संकुचन रहेको छ । जसमा सम्पत्तिको गुणस्तरीय व्यवस्थापन, संस्थागत सुशासनको पूर्ण पालना, कुशल व्यवस्थापन पक्ष तथा निष्ठावान कर्मचारी समूह, समय सापेक्ष गुणस्तरीय सेवामा विविधिकरण, कार्यक्षेत्रहरूमा सेवा विस्तार, ठूलो ग्राहक संख्याको आधार एवं विकास बैंकको ख्याती आदि प्रमुख कारणहरू रहेका छन् भने समग्र बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकुचनको केहि प्रभाव समेत परेको छ ।

ख) आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापकको विश्लेषणात्मक विवरण :

१. ने.रा.बैंकको निर्देशन अनुसार कृषि, उर्जा, पर्यटन एवं धोरतु तथा साना उद्योग लगायतका प्राथमिक तथा उत्पादनशील क्षेत्रहरूमा व्यवसाय विविधीकरण गर्ने र हाल मौज्जात सम्पत्ती तथा दायित्वको गुणस्तरमा अफ सुधार गर्दै जोखिम न्यूनीकरण गर्दै जाने योजना रहेको छ ।

२. सम्भाव्यता अध्ययन गरी पिछडीएका साथै आर्थिक पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूमा लघुवित्त सेवा अफ विस्तारित रूपमा पुर्‍याइनेछ ।

३. काठमाडौँ महानगरपालिका भित्र कमलादी र कलंकी, ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ५ र बरुणेश्वर गा.वि.स. को रामपुर, नवलपरासी जिल्लाको दलदले र भुमही, मकवानपुर जिल्लाको हेटीडा र पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकामा गरी ८ वटा नयाँ शाखाहरू शिघ्र सञ्चालन गरिने छ भने बैकिङ्ग सम्भावना बोकेका तर बैक-वित्तीय संस्था नपुगेका अन्य उपयुक्त स्थानहरूको सम्भाव्यता अध्ययन गरी शाखा सञ्चालन विस्तार गर्ने योजना रहेको छ ।

४. संस्थाले स्वप्रयोजनको लागि काठमाण्डौँ महानगरपालिका वडा नं. ०३, लाजिम्पाटमा खरिद गरेको जग्गामा (१,२२७.४८ वर्ग मिटर क्षेत्रफलको जग्गा) कार्यालय भवन निर्माण गरिने छ ।

५. यस विकास बैंकको पूँजी वृद्धिको लागि निरकासन भैरहेको ५० प्रतिशत हकप्रद सेयर सम्बन्धी सम्पूर्ण कार्यहरू छिटो सम्पन्न गरिने छ । साथै, तोकिएको समय सीमा भित्र आफ्नै पहलमा रु. २ अर्ब ५० करोड चुक्ता पूँजी पुर्‍याइने योजना रहेको छ ।

ग) विगतको अनुभवबाट संगठित संस्थाको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएको छैन । तथापि, अर्थ व्यवस्थाका समग्र गतिविधिहरूबाट वित्तीय संस्था पनि प्रभावित हुने भएकाले सोहि अनुरूप वित्तीय कारोबार प्रभावित भईरहेको छ ।

३) कानुनी कारवाही सम्बन्धी :

क) त्रैमासिक अवधिमा संगठित संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको भए : नभएको ।

ख) संगठित संस्थाको संस्थापक वा संचालकले वा संस्थापक वा संचालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको भए : यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

ग) कुनै संचालक वा संस्थापक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको भए : यस सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको ।

४) संगठित संस्थाको सेयर कारोबार सम्बन्धी विश्लेषण :

क) धितोपत्र बजारमा भएको संगठित संस्थाको सेयर कारोबार सम्बन्धमा व्यवस्थापनको धारणा : यस विकास बैंकको सम्पूर्ण सेयरहरू नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भै धितोपत्र विनिमय बजारमा खुल्ला बजारले प्रतिपादित गरेको मूल्य तथा मान्यता अनुरूप सेयरको कारोबार भईरहेको छ भने समग्रमा यस संस्थाको सेयर अन्य वित्तीय संस्थाको भन्दा अधिक मूल्यमा कारोबार हुनुलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिएका छौं ।

ख) त्रैमासिक अवधिको सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्या : यस अवधिको सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य, कारोबार भएको कुल दिन तथा कारोबार संख्याको विवरण देहाय बमोजिम रहेको छ ।

अधिकतम मूल्य	रु. १,६५७	कुल कारोबार भएको दिन	५५ दिन
न्यूनतम मूल्य	रु. १,१२४	कुल कारोबार सेयर संख्या	६७३,७४८ (फिक्ता)
असोज मसान्तको अन्तिम मूल्य	रु. १,२५५	कुल कारोबार संख्या	४,१८१

(स्रोत : नेपाल स्टक एक्सचेन्जको वेबसाईट www.nepalstock.com.np अनुसार)

५) समस्या तथा चुनौती : यस विकास बैंकले वहन गरेको आन्तरिक तथा वाह्य समस्या तथा चुनौतीहरू निम्न बमोजिम रहेका छन् ।
 क) आन्तरिक समस्या तथा चुनौती : नयाँ शाखा विस्तारको लागि दक्ष जनशक्तिको अभाव साथै उनीहरूको क्षमता अभिवृद्धिमा समस्या, दुर्गम स्थानमा रहेका शाखाहरूमा कोष व्यवस्थापनमा समस्या तथा सोको बढ्दो लागत र ग्राहकको चाहना बमोजिम छिटो छरितो सेवा प्रदान गर्न नसकिएको स्थितिमा संस्थाको मुनाफा वृद्धिदर कायम राखिराख्नु थप चुनौतीपूर्ण रहेको छ ।

ख) वाह्य समस्या तथा चुनौती : देशको संक्रमणकालिन राजनीतिक अवस्था, न्युन आर्थिक वृद्धिदर, उच्च मूल्य वृद्धि, लगानी मैत्री वातावरणको अभाव, बैकिङ्ग क्षेत्रमा देखिएको तीव्र प्रतिस्पर्धा, तरलतामा देखिने उतार चढाव, लगानीयोग्य तथा उत्पादनशील क्षेत्रको अभाव, बढ्दो संचालन लागत र ग्रामीण शाखाहरूमा असुरक्षा लगायतका सामाजिक समस्याले सृजित संचालन जोखिम साथै निक्षेप, कर्जा तथा लगानीको ब्याजदरमा भईरहेको नियमित परिवर्तन, औद्योगिक तथा व्यापारीक क्षेत्रमा व्याप्त श्रम समस्या, उर्जा संकट एवं अस्थिर व्यावसायिक कानुनी वातावरण जस्ता अनपेक्षित क्रियाकलापले वित्तीय व्यवसायमा प्रतिकुल असर पार्न सक्नु प्रमुख वाह्य समस्याहरू हुन् ।

ग) रणनीति :

उल्लेखित समस्या तथा चुनौतीहरू सामना गर्न “जनता बैंकमा होईन, बैंक जनतामा जानुपर्दछ” तथा “गाउँ गाउँमा लघुवित्त फैलाउँ, गरिबी र विपन्नता घटाउँ” भन्ने मूल मर्मका साथ लगानी विविधिकरण गरी लघुवित्त मार्फत सामुहिक जमाना जागरूक तथा उद्यमशील समूहलाई स-सानो ऋण रकम प्रवाह गरी देशको गरिबी निवारण एवं वित्तीय पहुँच अभिवृद्धिमा ठोस योगदान पुर्‍याउने, प्राथमिक तथा उत्पादनशील क्षेत्रहरूमा लगानी बढाउने, दक्ष जनशक्ति विकासका लागि तालिम लगायत वृत्ति विकासका कार्यक्रमहरू संचालन गर्ने, व्याजदर परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै जाने, समानुपातिक रूपमा प्रत्येक वर्ष चुक्ता पूँजी वृद्धि गर्ने, संचालन खर्च घटाउने एवं आधुनिक बैकिङ्गका थप सुविधाहरूलाई समेट्दै छिटो, छरितो तरल ग्राहकमुखी सेवा उपलब्ध गराउनु नै संस्थाको रणनीति रहेको छ ।

६) संस्थागत सुशासन :

संस्थागत सुशासन अभिवृद्धिका लागि व्यवस्थापनद्वारा चालिएका कदम सम्बन्धी विवरण :

क) संस्थागत सुशासनलाई बैंकले अति महत्वका साथ मनन गरी सो सम्बन्धी निर्देशनहरूको पूर्ण रूपमा पालना गरिएको छ । साथै, आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन आन्तरिक लेखापरीक्षण विभागलाई बैंकको कारोबार वृद्धि संगसंगै स्तरोन्नती गर्दै आएको छ ।

ख) संचालन जोखिम कम गर्न तथा कामलाई व्यवस्थित गर्न विभिन्न आन्तरिक नीति, नियम तथा निर्देशिकाहरू तर्जुमा गरी लागू गरिएको छ साथै सोको नियमित अनुगमन र निरीक्षण गर्ने व्यवस्था गरिएको छ ।

७) सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजका मिति सम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोषण गर्दछु की मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

मेरो बैंक, तपाईंको बैंक, हामी सबैको बैंक - मुक्तिनाथ विकास बैंक...